


२०७७ को ऐन सङ्ख्या: २



रुपनी गाउँपालिकाको विनियोजन ऐन, २०७७

गाउँ सभाबाट पारित मिति: २०७७/०३/१०



रुपनी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

रुपनी, सप्तरी
प्रदेश नं. २, नेपाल

उद्देश्य र कारण

रुपनी गाउँपालिकामा अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार तथा अन्य निकायबाट प्राप्त अनुदानको रकम, आन्तरिक आम्दानी तथा सञ्चित कोषमा रहेको रकमलाई गाउँकार्यपालिका तथा विषयगत शाखाहरूका साथै सम्पूर्ण विषयक्षेत्रमा न्यायोचित वितरण गर्न आवश्यक भएकोले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।

प्रस्तुत विधेयकको व्यवस्थाले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्राप्त अनुदानको रकम, राजस्व परिचालनबाट प्राप्त, राजस्व बाँडफाँडबाट तथा आन्तरिक स्रोतबाट प्राप्त रकमका साथै सञ्चित कोषमा रहेको रकमलाई रुपनी गाउँपालिकाका सबै वडा तथा क्षेत्रमा न्यायोचित ढंगले वितरण गरी समग्र रुपनीको सन्तुलित विकासको माध्यमबाट रुपनीबासीको जीवनस्तरमा सुधार ल्याउने प्रयत्न गरिएको छ ।

(बेचनी कुमारी सरदार)

उपाध्यक्ष,

रुपनी गाउँपालिका

रुपनी गाउँपालिकाको विनियोजन ऐन, २०७७

रुपनी गाउँपालिकाको आर्थिक बर्ष २०७७\०७८ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७७\०३\१०

प्रस्तावना: रुपनी गाउँपालिकाको आर्थिक बर्ष २०७७\०७८ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम रुपनी गाउँ सभाले यो ऐन बनाएको छ ।

- १. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “रुपनी गाउँपालिकाको विनियोजन ऐन, २०७७” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
- २. आर्थिक बर्ष २०७७\०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक बर्ष २०७७\०७८ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ४३,२९,७७,५५० (अक्षरूपी तिरचालिस करोड एकैइस लाख सतहतर हजार पाँच सय पचास रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
- ३. विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक बर्ष २०७७\०७८ को निमित्त रुपनी गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५

प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत रुपनी भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

नेपाल सरकार प्राप्त रकम

क्र.स.	शीर्षकको नाम	चालु तथा पूँजीगत खर्च
१	वित्तिय समानीकरण अनुदान	१०,१४,०००००
२	सशर्त अनुदान	१३,७६,०००००
३	राजस्व बाँडफाँड	६,८०,०७५५०
४	विपेश अनुदान	२,०००००००
५	समपुरक अनुदान	४०,०००००
जम्मा		३३,१०,०७५५०

प्रदेश सरकार प्राप्त रकम

क्र.स.	शीर्षकको नाम	चालु तथा पूँजीगत खर्च
१	वित्तिय समानीकरण	७१,५६०००
२	सशर्त अनुदान	८०,०००००
३	राजस्व बाँडफाँड	३५,१४०००
४	विपेश अनुदान	३०,०००००
५	समपुरक अनुदान	२०,०००००
जम्मा		२३,६७,००००

नेपाल तथा प्रदेश सरकारबाट प्राप्त जम्मा रकम

१.	नेपाल सरकार	३३,१०,०७५५०
२.	प्रदेश सरकार	२३,६७,००००
जम्मा		३५४६७७५५०

पञ्जिकरण तर्फ

क्र.स.	शीर्षकको नाम	चालु तथा पूँजीगत खर्च
१.	सामाजिक सुरक्षा तथा बालपोषण भत्ता	७,२५,०००००

आन्त्रिक स्रोतबाट

क्र.स.	शीर्षकको नाम	चालु तथा पूँजीगत खर्च
१.	आन्त्रिक स्रोतबाट	५००००००

कुल बजेट: ४३,२१,७७,५५० (अक्षरूपी तिरचालि करोड एकैईस लाख सतहतर हजार पाँच सय पचास रुपैया मात्र)